



सिस्ने गाउँपालिका

स्थानीय राजपत्र

खण्ड: ८

संख्या: १४

गाउँकार्यपालिकाबाट पारित

मिति: २०८१।०६।१३

भाग-२

सिस्ने गाउँपालिकाको कर्मचारी कल्याण कोष संचालन निर्देशिका, २०८१

प्रस्तावना: यस गाउँपालिका अन्तरगत स्थानीय तह तर्फ कार्यरत स्थायी तथा अस्थायी कर्मचारीहरूलाई कानून बमोजिम उपलब्ध गराउनु पर्ने सेवा निवृत्त दायित्व सुनिश्चित गर्न र कर्मचारी कल्याण कोषलाई व्यवस्थित गर्न वाञ्छनीय भएकाले, नेपालको संविधानले दिएको अधिकार प्रयोग गरी सिस्ने गाउँपालिकाले कर्मचारी कल्याण कोष संचालन निर्देशिका, २०८१ तयार गरी लागु गरेको छ ।

परिच्छेद एक
संक्षिप्त नाम र प्रारम्भ एवं उद्देश्य

१. संक्षिप्त नाम र प्रारम्भ :

(क) यो निर्देशिकाको नाम “सिस्ने गाउँपालिकाको कर्मचारी कल्याण कोष सञ्चालन निर्देशिका, २०८१” राखिएको छ ।

(ख) यो निर्देशिका गाउँ कार्यपालिकाबाट स्वीकृत भएको मिति देखि लागु हुनेछ ।

२. परिभाषा र व्याख्या : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,

(क) “कार्यालय” भन्नाले सिस्ने गाउँ कार्यपालिकाको कार्यालयलाई सम्झनु पर्दछ ।

(ख) “कोष” भन्नाले सिस्ने गाउँपालिकाले स्थानीय तह तर्फ कार्यरत स्थायी तथा अस्थायी कर्मचारीहरूको सेवा निवृत्त भए पछि पाउने सेवा सुविधा उपलब्ध गराउनको लागि स्थापना गरेको कोष सम्झनु पर्दछ ।

(ग) “गाउँ सभा” भन्नाले संविधानको धारा २२३ उपधारा (१) बमोजिमको गाउँ सभालाई सम्झनु पर्दछ ।

(ङ) “कार्यपालिका” भन्नाले सिस्ने गाउँ कार्यपालिकालाई सम्झनु पर्दछ ।

(च) “सञ्चालक समिति” भन्नाले सिस्ने गाउँपालिकाको कर्मचारी कल्याण कोष सञ्चालनको लागि गठन भएको सञ्चालक समिति सम्झनु पर्दछ ।

(छ) “कर्मचारी” भन्नाले सिस्ने गाउँपालिकाको स्थानीय तह तर्फ स्वीकृत दरबन्दीमा कार्यरत स्थायी तथा अस्थायी कर्मचारी सम्झनु पर्दछ ।

(ज) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले सिस्ने गाउँ कार्यपालिकाको कार्यालयको प्रमुखको रूपमा काम काज गर्न तोकिएको अधिकारीलाई सम्झनु पर्दछ ।

(झ) “मन्त्रालय” भन्नाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सम्झनु पर्दछ ।

(ञ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले गाउँ सभा तथा गाउँ कार्यपालिकाले निर्णय गरी समय समयमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्दछ ।

३. उद्देश्य : देहाय बमोजिमको उद्देश्यका साथ यो निर्देशिका तयार गरिएको छ :

(१) सिस्ने गाउँ कार्यपालिकाको कार्यालयमा कर्मचारी कल्याण कोष स्थापना गर्ने,

(२) कर्मचारी कल्याण कोषमा जम्मा भएको रकमबाट गाउँपालिकामा कार्यरत कर्मचारीहरूका लागि उपदान तथा अन्य आवश्यक सुविधाको व्यवस्था गर्ने,

(३) कर्मचारी कल्याण कोषको सञ्चालन, परिचालन तथा बृद्धि सम्बन्धी व्यवस्था मिलाउने,

(४) कर्मचारी कल्याण कोष सञ्चालन प्रक्रियामा एकरूपता ल्याउँदै स्पष्ट, पारदर्शी तथा व्यवस्थित बनाउने ।

परिच्छेद दुई

कल्याण कोषको स्थापना सम्बन्धी व्यवस्था

४. कल्याण कोषको स्थापना :

- (१) सिस्ने गाउँपालिकामा स्थानीय तह विविध कोष खाता अन्तरगत कर्मचारी कल्याण कोष नामको एक कोष स्थापना गरिनेछ । यो निर्देशिका तयार हुनभन्दा अगाडी जम्मा भएको रकम समेत यसै कोषको रकम मानिने छ ।
- (२) यस कोषमा देहाय बमोजिमका रकमहरू जम्मा हुनेछन् :
 - (क) कर्मचारी कल्याण कोषको लागि हालसम्म छुट्याइएको सम्पूर्ण रकम,
 - (ख) प्रत्येक आर्थिक वर्षमा कर्मचारीका लागि भुक्तानी गरिने कम्तीमा एक महिनाको तलब बराबरको रकम,
 - (ग) सदस्यता शुल्कबाट प्राप्त रकम,
 - (घ) गाउँपालिकाबाट कोषलाई अनुदान स्वरूप प्राप्त रकम,
 - (ङ) कर्मचारीहरूको सहमती अनुसार पारिश्रमिकबाट कट्टा गरेको बिमाको प्रिमियम, निवृत्तिभरण बाफतको योगदान रकम,
 - (च) कोषको सञ्चित पूँजीलाई परिचालन गरी त्यसबाट प्राप्त हुने रकम,
 - (छ) कर्मचारीलाई उपलब्ध गराउने थप आर्थिक सहायता बाफतको रकम,
 - (ज) कोषको रकम ऋण लगानी गरी त्यसबाट प्राप्त साँवा तथा ब्याज रकम,
 - (झ) कुनै व्यक्ति वा संस्था वा निकायद्वारा कोषलाई प्राप्त हुने सहयोग वा अनुदान रकम,
 - (ञ) औषधी उपचारको लागि गाउँपालिकाले प्रत्येक वर्ष जम्मा गरेको रकम,
 - (ट) कर्मचारीहरूको बीमा वा बीमा प्रिमियम भुक्तानीका लागि गाउँपालिकाले उपलब्ध गराएको रकम,
 - (ठ) कुनै कर्मचारी अन्य निकायबाट सरुवा वा समायोजन भई आउदा उक्त निकायबाट हस्तान्तरित भई आएको निजको नाममा सिर्जित दायित्वको रकम,
 - (ड) वैदेशिक सरकार, व्यक्ति वा निकायबाट प्राप्त हुने सहयोग रकम ।तर, यस्तो सहयोग प्राप्त गर्नु अघि नेपाल सरकारको पूर्व स्वीकृती लिनु पर्दछ ।
- (३) कोषका जम्मा भएको रकम बैंकमा स्थानीय तह विविध कोष खाता खोली कर्मचारी कल्याण कोष नामक सहायक खाता बनाई आर्थिक कारोबार सञ्चालन गर्नु पर्दछ ।

५. सदस्यता:

- (१) सिस्ने गाउँपालिकामा स्थानीय तह तर्फ स्वीकृत दरबन्दीमा कार्यरत स्थायी तथा अस्थायी कर्मचारी स्वतः कर्मचारी कल्याण कोषको सदस्य हुनेछन् ।
- (२) प्रत्येक सदस्यको अभिलेख अनुसूची-१ बमोजिमको सदस्यता दर्ता किताब खडा गरी अभिलेख राख्नु पर्दछ ।

- (३) प्रत्येक सदस्यहरूलाई कोषमा रकम जम्मा गरेको अभिलेख स्वरूप अनुसूची-२ बमोजिमको कोष जम्मा किताब (पासबुक) उपलब्ध गराउनु पर्नेछ ।
- (४) सदस्यता प्राप्त कर्मचारी जुनसुकै कारणबाट सेवा निवृत्त भए तापनि सेवा निवृत्त भएपछि सदस्यताको समाप्ति हुनेछ ।

६. खाता सञ्चालन:

- (१) कोषमा जम्मा भएको सम्पूर्ण रकम नगद मौज्जातमा नराखी बैंकमा राख्नु पर्नेछ ।
 - (२) कोषसँग सम्बन्धित सबै कारोबार बैंक मार्फत गर्नुपर्नेछ ।
 - (३) कोषको आर्थिक कारोबारको लागि प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृतस्तरको कर्मचारी र आर्थिक प्रशासन शाखा प्रमुख वा निजले तोकेको लेखा शाखाको अन्य कर्मचारीको संयुक्त दस्तखतबाट बैंक खाता संचालन गर्नु पर्दछ ।
७. कोषको प्रयोग : कर्मचारी कल्याण कोषको रकम देहाय बमोजिमका कामको लागि मात्र प्रयोग गरिनेछ ।

- (१) कर्मचारीले उमेरको कारणले अवकाश पाएमा वा जुनसुकै तवरले नोकरीबाट अलग भएमा निजले उपदान पाउने रहेछ भने त्यस्तो उपदान बाफत पाउने रकम,
- (२) कर्मचारी वा निजका परिवारका आश्रित सदस्यलाई औषधोपचार गर्नुपरेमा कर्मचारीको सञ्चित रकम मध्येबाट सञ्चालक समितिबाट स्वीकृत बमोजिम उपलब्ध गराईने रकम,
- (३) बीस वर्ष वा सो भन्दा बढी गाउँपालिकामा स्थायी सेवा गरेका कर्मचारीले उपदान लिन नचाहेमा र निवृत्तभरण बाफत कोषमा योगदान रकम जम्मा गरेको रहेछ भने त्यस्ता कर्मचारीलाई उपलब्ध गराईने निवृत्तभरण रकम,
- (४) कर्मचारीका छोराछोरीलाई शिक्षा दिनको लागि सापटी चाहिएमा कर्मचारीको सञ्चित रकम मध्येबाट सञ्चालक समितिबाट स्वीकृत रकम,
- (५) कुनै कर्मचारीलाई प्राकृतिक प्रकोप वा दुर्घटनाको कारण आर्थिक संकट परेमा न्यूनतम ब्याजदरमा सञ्चालक समितिबाट स्वीकृत गरेको रकम,
- (६) सेवामा बहाल रहदै कुनै कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई आर्थिक सहयोगको रूपमा सञ्चालक समितिबाट स्वीकृत गरेको आर्थिक सहायता बाफतको एकमुष्ट रकम,
- (७) कुनै कर्मचारी वा निजको परिवारको कुनै सदस्यको मृत्यु भएमा सञ्चालक समितिबाट स्वीकृत दाह संस्कार र किरिया खर्च बाफतको रकम ।

८. कोषको लेखा र लेखापरीक्षण :

- (१) समितिले कोषको लेखा प्रचलित लेखा प्रणाली सिस्ने गाउँपालिकाको आर्थिक प्रशासन सम्बन्धी ऐन तथा नियमावलीले तोकेको प्रक्रिया तथा ढाँचामा राख्नेछ ।
- (२) कोषको आम्दानी खर्चको लेखा परीक्षण हरेक वर्ष गाउँपालिकाको अन्तिम लेखा परीक्षण गर्ने लेखापरीक्षकबाट गराइनेछ ।

९. दायित्व सार्ने : यो निर्देशिका प्रारम्भ हुनुभन्दा अघि श्रृजना भएका सिस्ने गाउँपालिकाका कर्मचारीको कल्याण कोषसँग सम्बन्धित हक तथा दायित्व यस निर्देशिका बमोजिमको कोषमा सार्नेछन् ।

परिच्छेद तीन

सञ्चालक समितिको गठन र बैठक प्रक्रिया

१०. सञ्चालक समितिको गठन विधि :

(१) कर्मचारी कल्याण कोषको सञ्चालन तथा व्यवस्थापनको लागि देहाय बमोजिमका पदाधिकारीहरु रहने गरी एक सञ्चालक समितिको गठन गरिनेछ ।

(क) प्रमुख प्रशासकीय अधिकृत	अध्यक्ष
(ख) गाउँपालिकाको कर्मचारीहरुले तोकेको प्रतिनिधि	सदस्य
(ग) आर्थिक प्रशासन शाखाको प्रमुख	सदस्य सचिव

११. सञ्चालक समितिको बैठक :

- (१) सञ्चालक समितिको बैठक कम्तिमा एक आर्थिक वर्षमा एक पटक बस्नु पर्नेछ ।
- (२) अध्यक्षले तोकेको समयमा गाउँ कार्यपालिकाको कार्यालयमा सञ्चालक समितिको बैठक बस्नु पर्नेछ ।
- (३) बैठकको निर्णय सामान्यतया सर्वसम्मत रूपमा गर्नु पर्दछ । यदि सर्वसम्मत रूपमा निर्णय हुन नसकेमा बहुमतको निर्णयलाई सञ्चालक समितिको निर्णयको रूपमा मान्नु पर्दछ । कुनै विषयमा बहुमतबाट निर्णय हुन नसकेमा गाउँ कार्यपालिकाले निर्णय दिन सक्नेछ ।
- (४) समितिले बैठकमा कुनै व्यक्तिलाई विशेषज्ञको रूपमा आमन्त्रण गर्न सक्नेछ । तर यस्ता विशेषज्ञलाई मतदान गर्ने अधिकार हुने छैन ।
- (५) सञ्चालक समितिको बैठकमा भएको काम कारवाही तथा निर्णय सञ्चालक समितिमा कुनै पद रिक्त भएको वा कुनै सदस्य अनुपस्थित भएको कारणले मात्र अवैध हुने छैन ।
- (६) सञ्चालक समितिको बैठकमा भाग लिएर बाफत कुनै पनि किसिमको भत्ता तथा सुविधा उपलब्ध गराइने छैन ।
- (७) सञ्चालक समितिको प्रशासनिक खर्च गाउँपालिकाले व्यहोर्नु पर्नेछ । यस कोषबाट प्रशासनिक काममा खर्च गरिने छैन ।

१२. बैठकको गणपूरक संख्या : कर्मचारी कल्याण कोष सञ्चालक समितिको बैठकको गणपूरक संख्या पुग्न कुल सदस्य संख्याको कम्तीमा ७५ प्रतिशत सदस्यको उपस्थिति भएको हुनु पर्नेछ ।

१३. समितिका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार : समितिका पदाधिकारीको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

(१) अध्यक्षको काम, कर्तव्य र अधिकार :

- (क) सञ्चालक समितिको बैठकको अध्यक्षता गर्ने,
- (ख) कोषको सम्पूर्ण गतिविधिको नेतृत्व गर्ने,
- (ग) कोषका हरेक क्रियाकलापको जवाफदेहिता बहन गर्ने,
- (घ) बैठकमा मत बराबर भएमा निर्णायक मत दिने,
- (ङ) बैठकको निर्णय कार्यान्वयन गराउने,

(२) सदस्य-सचिवको काम, कर्तव्य र अधिकार :

- (क) कोषको कार्यालय सञ्चालन गर्ने,
- (ख) समितिको बैठकमा पेश गर्ने छलफलका विषयहरु अध्यक्षसँग परामर्श गरी तयार गर्ने,
- (ग) बैठकको निर्णय अभिलेखन गरी राख्ने,
- (घ) बैठकको निर्णय कार्यान्वयन गर्ने,
- (ङ) अध्यक्षको निर्देशन अनुसार कार्य सञ्चालन गर्ने,
- (छ) कोषको चल अचल सम्पत्तिको जिम्मा लिने ।

(३) सदस्यको काम, कर्तव्य र अधिकार :

- (क) समितिको बैठकमा नियमित रूपमा भाग लिने,
- (ख) समितिको बैठक र कार्यहरुमा अन्य पदाधिकारीलाई सघाउने,
- (ग) समितिले दिएको जिम्मेवारीको बहन गर्ने,

१४. समितिको काम, कर्तव्य र अधिकार : कोष सञ्चालक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

- (१) बैठकबाट पारित निर्णय कार्यान्वयन गर्ने,
- (२) गाउँ कार्यपालिका र सभासँग सुसम्बन्ध कायम राखी गाउँपालिकाबाट कोषको लागि आर्थिक स्रोत जुटाउन प्रयास गर्ने,
- (३) कोषको आय बृद्धि गर्न विविध कार्यक्रम सञ्चालन गर्ने,
- (४) कोषका सदस्यहरुलाई समानताको आधारमा सुविधाहरु उपलब्ध गराउने,
- (५) सार्वजनिक हित प्रवर्द्धनका विषयमा कोषको निर्णय अनुसार रकम खर्च गर्ने,
- (६) कोषको सञ्चित पूँजीलाई उपार्जनिय कार्यमा उपयुक्त तरिकाले परिचालन गर्ने,
- (७) आय व्ययको लेखापरीक्षण गराउने व्यवस्था मिलाउने,

१५. समितिका सदस्य तथा कर्मचारीको दायित्व :

- (१) समितिले अन्यथा निर्णय गरेकोमा बाहेक कुनै पनि कर्मचारीले कोषबाट पाउने कुनै पनि सुविधालाई आफ्नो हकको रूपमा दावी गर्न पाउने छैन ।
- (२) कोष सञ्चालक समितिका सदस्य तथा कर्मचारीले यस निर्देशिकाको उद्देश्य विपरित हुने गरी कोषको वितरणमा भेदभाव गर्न वा कोषको दुरुपयोग गर्न पाउने छैन ।
- (३) कोषको उद्देश्य विपरित वा कोषको दुरुपयोग हुने गरी काम गरेको प्रमाणित भएमा त्यस्तो कार्यमा संलग्न समितिका सदस्य वा कर्मचारीले पाउने सुविधा रकम रोक्का गरिनेछ ।
- (४) कुनै कर्मचारीको खराब आचरण वा अन्य कुनै कारणले समितिले रोक्का गरी राखेको सुविधा बाफतको रकम निजले आफ्नो आचरण सुधार गरेको पाइएमा वा निज उपर लागेको अभियोगबाट सफाई पाएमा रोक्का रकम समेत फुकुवा गरी निजलाई एकमुष्ट रूपमा सुविधा रकम समितिले उपलब्ध गराउन सक्नेछ ।

१६. लगानी गर्न सक्ने : कोषमा जम्मा रहेको रकम गाउँ कार्यपालिकाको स्वीकृति लिई समितिले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, जमानतपत्र वा बचतपत्रमा लगानी गर्न सक्नेछ ।

१७. निर्देशन दिन सक्ने : कोष सञ्चालन सम्बन्धी बिषयमा सिस्ने गाउँ कार्यपालिकाले समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यसरी दिइएको निर्देशन समितिले पालना गर्नु पर्नेछ ।
१८. अनुगमन तथा रेखदेख : कोष सञ्चालन सम्बन्धी कार्यको अनुगमन तथा रेखदेख सिस्ने गाउँपालिकाको आर्थिक प्रशासन शाखाले गर्नुपर्नेछ ।
१९. अधिकार प्रत्यायोजन : समितिलाई प्राप्त अधिकार मध्ये कुनै वा सबै अधिकार आवश्यकता अनुसार कुनै उपसमिति, कार्यदल वा व्यक्तिलाई प्रत्यायोजन गर्न सकिनेछ ।

परिच्छेद चार

उपदान, उपचार खर्च तथा वीमा सम्बन्धी व्यवस्था

२०. उपदान पाउने :

- (१) कर्मचारी कल्याण कोषमा जम्मा भएको रकमबाट गाउँपालिकामा कार्यरत कर्मचारीले अवकाश प्राप्त गर्दा पाउने उपदान यसै कोषबाट प्रदान गर्नु पर्नेछ ।
- (२) अवकाश प्राप्त कर्मचारीलाई देहाय बमोजिम उपदान उपलब्ध गराउनु पर्दछ ।
- (क) पाँच वर्षदेखि दश वर्षसम्म सेवा गरेको कर्मचारीले आफुले काम गरेको प्रत्येक वर्षको निमित्त खाइपाइ आएको आधा महिनाको तलब बराबरको रकम,
- (ख) दश वर्षदेखि पन्ध्र वर्ष सम्म सेवा गरेका कर्मचारीले आफुले काम गरेको प्रत्येक वर्षको निमित्त खाइपाइ आएको एक महिनाको तलब बराबरको रकम,
- (ग) पन्ध्र वर्षदेखि बीस वर्षसम्म सेवा गरेका कर्मचारीले आफुले काम गरेको प्रत्येक वर्षको निमित्त खाइपाइ आएको डेढ महिना तलब बराबरको रकम,
- (घ) बीस वर्षदेखि पच्चीस वर्षसम्म सेवा गरेका कर्मचारीले आफुले काम गरेको प्रत्येक वर्षको निमित्त खाइपाइ आएको दुई महिनाको तलब बराबरको रकम,
- (ङ) पच्चीस वर्षभन्दा बढी सेवा गरेका कर्मचारीले आफुले काम गरेको प्रत्येक वर्षको निमित्त खाइपाइ आएको अढाई महिनाको तलब बराबरको रकम,

२१. उपचार खर्च सम्बन्धी व्यवस्था :

- (१) उपचार खर्च बापत उपलब्ध गराइने रकम सिस्ने गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा हिसाब गरी यस कोषमा जम्मा गरी दिनु पर्नेछ ।
- (२) यसरी कोषमा जम्मा भएको रकमबाट कर्मचारीलाई उपचार खर्च बापत रकम उपलब्ध गराउनु पर्दछ ।
- (३) गाउँपालिकाले कोषमा जम्मा गरेको रकमबाट कर्मचारी वा निजको परिवारको सदस्य बिरामी भएमा देहाय बमोजिम उपचार खर्च उपलब्ध गराउनु पर्दछ ।
- (क) रोगको उपचारको निमित्त स्वीकृत चिकित्सकले जाँच गर्दा लागेको शुल्क तथा जाँच गरी लेखिएको प्रेसक्रिप्सन अनुसार औषधी किनेको खर्च,

- (ख) अस्पतालमा भर्ना हुँदा र उपचार गराउँदा लागेको बिल बमोजिमको खर्च,
- (ग) प्लाष्टिक सर्जरी बाहेक सबै किसिमको चिरफारसर्जिकल अपरेशन) गर्दा लागेको बिल बमोजिमको खर्च,
- (घ) आफ्नो घर वा डेरा छाडी गाउँपालिका बाहिर वा विदेशमा गई औषधी उपचार गराउँदा त्यस्तो स्थानसम्म पुग्दाको र फर्कदाको विरामीको र कुरुवा चाहिने अवस्था भए एकजना सम्म कुरुवाको यातायात खर्चको पुरै रकम र खाना बापत सम्बन्धित कर्मचारीले प्रचलित कानून बमोजिम पाउने दैनिक भत्ताको पचहत्तर प्रतिशत रकम,
- (४) आफुले पाउने उपचार खर्च कुनै कर्मचारीले पेशकीको रुपमा लिन चोहमा सोको कारण मुनासिब देखिए यस निर्देशिकाको अधिनमा रही पछि हिसाब बुझाउने गरी पेशकी दिन सकिनेछ । त्यसरी पेशकी लिएको रकम पछि हिसाब गर्दा उपचार बापत पाउने रकम भन्दा बढी हुन आएमा बढी भए जति रकम सम्बन्धित कर्मचारीको तलबबाट किस्ताबन्दीमा कट्टी गर्नु पर्दछ । त्यसरी कट्टी गर्नुपर्ने रकम भुक्तानी नहुँदै त्यस्तो कर्मचारी वा निजको परिवारको सदस्यको मृत्यु भएमा कट्टी गर्न बाँकी रहेको रकम मिनाहा गर्न सकिनेछ ।
- (५) भुट्टा व्यहोरा पेश गरी उपचार खर्च माग गर्ने वा प्राप्त गर्ने कर्मचारी उपर कारवाही गर्न सकिनेछ, । त्यस्ता भुट्टा व्यहोरा प्रमाणित गर्ने चिकित्सकलाई सम्बन्धित निकायमा कारवाहीका लागि सिफारिस गर्न सकिनेछ ।
- (६) भविष्यमा सिस्ने गाउँपालिकाको कुनै पदमा सेवाको निमित्त सामान्यतया अयोग्य ठहरिने गरी सेवाबाट बरखास्त गरिएको अवस्थामा बाहेक अरु जुनसुकै व्यहोराबाट कुनै कर्मचारी सेवाबाट अलग हुँदा यस निर्देशिका बमोजिम सेवा अवधिभरमा पाउने उपचार खर्च मध्ये केही लिई वा नलिई उपचार खर्च लिन बाँकी रहेको भए त्यस्तो बाँकी रकम एकमुष्ट उपलब्ध गराउनु पर्नेछ ।
- (७) दश वर्ष सेवा अवधि नपुगेको कुनै कर्मचारीलाई औषधी उपचारको लागि खर्च दिँदा यस निर्देशिकामा तोकिएको रकमलाई दश वर्ष सेवा गरेबाफत पाउने रकम मानी दामासाहीले हुने आउने रकम मात्र उपलब्ध गराउनु पर्नेछ ।
- (८) उपचार खर्च माग गर्ने कर्मचारीले कार्यालयमा हाजिर हुन नसक्ने गरी विरामी भएको अवस्थामा विरामी बिदा बाँकी भए सम्म विरामी बिदा नै माग गर्नुपर्नेछ । विरामी बिदा बाँकी नभएमा मात्र अन्य बिदा माग गर्न सक्नेछ ।
- (९). अपस्तापलमा भर्ना भई वा विदेशमा गई उपचार गराइएकोमा बाहेक कुनै कर्मचारीलाई एक वर्षमा निजले खाइपाइ आएको डेढ महिनाको तलब बराबरको रकमसम्म उपचार खर्च दिन सकिनेछ ।
- (१०) कुनै कर्मचारीलाई लागेको रोग स्थानीय अस्पतालबाट उपचार हुन नसक्ने भई निजको ज्यानलाई नै जोखिम हुने अवस्था परेमा कार्यपालिकाको स्वीकृति लिई त्यस्तो कर्मचारीको उपचारको लागि त्यस ठाउँबाट सबैभन्दा नजिकको कुनै सुविधायुक्त अस्पतालमा छिटो साधनद्वारा लैजादा र त्यहाबाट फर्काउँदा लाग्ने खर्च कार्यपालिकाको निर्णयानुसार सिस्ने गाउँपालिकाले व्यहोर्नेछ ।

(११) यस अघि अवकास भई कर्मचारीलाई उपलब्ध गराइएको रकम यसै निर्देशिका बमोजिम भएको मानिनेछ ।

२२. बीमा सम्बन्धी व्यवस्था :

- (१) सिस्ने गाउँपालिकाले आफ्ना कर्मचारीको लागि आवधिक बीमाको व्यवस्था गर्न सक्नेछ ।
- (२) बुँदा १ बमोजिम बीमाको व्यवस्था गर्दा बीमा बापत लाग्ने प्रिमियम बापतको रकम प्रत्येक आर्थिक वर्ष नगर सभाको निर्णयानुसार विनियोजन गरी यस कोषमा जम्मा हुनेछ ।
- (३) यसरी गरिएको आवधिक बीमा सम्बन्धी व्यवस्थामा बीमा बापत लागेको प्रिमियम रकमको आधा भाग कर्मचारी स्वयमले व्यहोर्नु पर्नेछ ।
- (४) बुँदा ३ अनुसार आधा भाग नव्यहोर्ने कर्मचारीले बीमाको सुविधा पाउने छैन ।

परिच्छेद पांच

कोषबाट प्राप्त हुने थप सुविधा सम्बन्धी व्यवस्था

२३. आर्थिक सहयोग तथा ऋण पाउने :

- (१) कम्तिमा ५ वर्ष गाउँपालिकामा सेवा गरेको स्थायी तथा अस्थायी कर्मचारीले मात्र कोषबाट आर्थिक सहयोग वा ऋणको माग गर्न सक्नेछन् ।
 - (२) आर्थिक सहायता वा ऋण रकम उपलब्ध गराउँदा ऋण माग गर्ने कर्मचारीको मागको औचित्यता हेरी बढीमा निजले खाइपाइ आएको एक वर्षको तलब बराबरको रकम समितिको निर्णय बमोजिम उपलब्ध गराउन सकिनेछ ।
 - (३) कोषबाट कर्मचारीले लिएको ऋण रकम बढीमा २ वर्षभित्र चुक्ता हुने गरी साँवा तथा ब्याज निजको तलब भुक्तानी गर्दा कट्टी गरिनेछ ।
४. कोषको सदस्य बाहेकको व्यक्तिलाई समितिले आर्थिक सहायता वा ऋण दिन मिल्ने छैन ।

२४. आर्थिक सहयोग वा ऋण नपाउने :

देहायका कर्मचारीले कर्मचारी कल्याण कोषबाट आर्थिक सहयोग वा ऋण पाउने छैनन :

- (१) कर्मचारी कल्याण कोषमा योगदान नगर्ने कर्मचारी ।
- (२) सेवा अवधी ५ वर्ष नपुगेका कर्मचारी ।
- (३) ज्यालादारी वा अतिरिक्त समय काम गर्ने कर्मचारी ।
- (४) करारमा नियुक्त कर्मचारी ।
- (५) यो निर्देशिका प्रारम्भ भएका बखत सेवाबाट अवकाश पाईसकेका कर्मचारी ।
- (६) गाउँपालिकाको सम्पत्ति हिनामिना गरेको वा भ्रष्टाचार गरेको अभियोगमा कारवाही चलिरहेको कर्मचारी ।

२५. कबुलियतनामा गर्नुपर्ने : यो निर्देशिका बमोजिम ऋण प्राप्त गर्ने कर्मचारीले त्यस्तो ऋण प्राप्त गर्नु अघि अनुसूची-३ मा तोकिए बमोजिमको ढाँचामा कबुलियतनामा गर्नु पर्दछ ।

२६. थप आर्थिक सहायता सम्बन्धी व्यवस्था : अन्य थप आर्थिक सहायता उपलब्ध गराउँदा देहाय बमोजिम गर्नुपर्नेछ ।

- (१) गाउँपालिकाको कामको सिलसिलामा चोटपटक लाग्न गई उपचार गराउनु परेमा,
- (२) नेपाल राज्यभित्र उपचार हुन नसक्ने भनी मेडिकल बोर्डबाट सिफारिस भएको अवस्थामा,
- (३) गाउँपालिका बोर्डले थप आर्थिक सहायता दिन मनासिव ठहर्याएमा ।

२७. कोषको रकम सापटी दिन सकिने :

- (१) पाँच वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई संचालक समितिको निर्णयमा बढीमा निजको १ वर्ष बराबरको तलब रकम सापटी प्रदान गर्न सकिनेछ ।
- (२) कर्मचारीले कोषबाट रकम सापटी लिन अनुसूची-४ बमोजिमको सापटी निवेदन पेश गर्नु पर्नेछ ।
- (३) यसरी प्राप्त सापटी रकम भुक्तान गर्ने अवधि बढीमा पाँच वर्षको हुनेछ ।
- (४) कर्मचारीलाई प्रदान गरेको सापटी रकम बापत निजले तिर्नुपर्ने साँवा र ब्याज रकम निजको तलब भुक्तानी गर्दा दामासाहीका आधारमा कट्टी गरिनेछ ।
- (५) समितिले सापटी प्रदान गर्दा कर्मचारीले एक पटक रकम चुक्ता भुक्तानी नगरे सम्म पुनः सापटी दिइने छैन ।

२८. सापटी सुरक्षा : सिस्ने गाउँपालिका, रुकुम (पूर्वी भाग)मा कार्यरत कर्मचारीहरूले कर्मचारी कल्याण कोषमा जम्मा रहेको सञ्चित रकम मध्येबाट लिएको सापटी रकम फिर्ता नगरेसम्म कोषमा बाँकी रहेको रकमलाई सुरक्षणको रूपमा रोक्का राख्नु पर्नेछ ।

२९. ब्याज दर : कर्मचारी कल्याण कोषबाट सापटी लिएको रकममा निर्देशिकाको बुँदा नं. १०(१) मा उल्लेखित समितिले निर्धारण गरे बमोजिम ब्याज लाग्नेछ ।

३०. सापटी अवधि र फिर्ता भुक्तानी :

- (१) कर्मचारीले लिएको सापटी रकमको भुक्तानी अवधि सापटी लिएको मितिबाट पाँच वर्षको हुनेछ । सेवा अवधि पाँच वर्ष भन्दा कम बाँकी रहेका कर्मचारीको हकमा सापटीको चुक्ता अवधि बाँकी सेवा अवधि नै हुनेछ । चुक्ता अवधि बाँकी छँदै एकमुष्ट वा किस्ताबन्दीमा रकम चुक्ता गर्न चाहेमा चुक्ता गर्न सकिनेछ ।
- (२) सापटी लिएका गाउँपालिकाका कर्मचारी जुनसुकै कारणबाट सेवा निवृत्त भए तापनि कोषले लिनुपर्ने सम्पूर्ण रकम असुल नभएसम्म कोषमा सञ्चित रहेको रकम फिर्ता भुक्तानी दिइने छैन ।
- (३) सापटी लिएको रकम भन्दा निजको सञ्चित बाँकी रकम कम भई कोषको लगानी नउठ्ने अवस्था परेमा त्यस्तो सापटी लिने कर्मचारीको जुनसुकै बाँकी बक्यौता रकम वा अन्य सम्पत्तिबाट बाँकी रकम असुल उपर गर्नु पर्नेछ ।
- (४) सापटी लिएको कर्मचारीको मृत्यू भएमा गाउँ कार्यपालिकाले मनासीव देखेमा कार्यपालिकाको बैठकबाट मिनाह गर्न सक्नेछ ।

३१. सुविधा तथा सहूलियतबाट वञ्चित गरिने अवस्था :

देहायको अवस्थामा गाउँपालिकाका कर्मचारीलाई पुरै वा आंशिक रूपमा कर्मचारी कल्याण कोष अन्तरगत सञ्चालित कार्यक्रमबाट दिइने सुविधाबाट वञ्चित गर्न सकिनेछ :

- (१) गाउँपालिकालाई आँच पुर्याउने कार्य गरेको प्रमाणित भएमा,
- (२) प्रचलित कानून विपरित काम गरेको प्रमाणित भएमा,
- (३) प्राप्त सुविधा तथा सहूलियत दुरुपयोग गरेको प्रमाणित भएमा,
- (४) नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएमा,

परिच्छेद छ विविध

३२. संशोधन र बचाउ :

- (१) यो निर्देशिका प्रारम्भ हुनुभन्दा अघि सिस्ने गाउँपालिकाको कर्मचारी कल्याण कोषको नाममा भए गरेको सम्पूर्ण कार्यहरु यसै निर्देशिका बमोजिम भएका गरेको मानिनेछ ।
२. यस निर्देशिकामा उल्लेखित कुराहरुमा कुनै संशोधन गर्नु परेमा प्रचलित ऐन नियमको परिधिभित्र रही गाउँ सभाले गर्न सक्नेछ ।
३. यस निर्देशिकामा उल्लेख गरिएका कुराहरुका हकमा यसै निर्देशिका अनुसार र उल्लेख नभएका कुराहरुमा हकमा प्रचलित ऐन नियम अनुसार हुनेछ ।
४. निर्देशिकामा लेखिएका कुराहरु अन्य कानूनसँग बाँझिएमा बाँझिएको हदसम्म स्वतः निष्कृत हुनेछ ।

अनुसूची - १
सिस्ने गाउँपालिकाको कार्यालय,
कर्मचारी कल्याण कोष सदस्यता दर्ता किताब

सि. नं	मिति	कर्मचारीको नाम	दर्जा	कट्टी रकमका शीर्षकहरु				
				बीमा प्रिमियम	निवृत्त भरण	उपदान	औषधोपचार	अन्य

प्रमाणित गर्नेको दस्तखत :

नाम, थर :

दर्जा :

मिति :

अनुसूची - २
पास बुकको नमूना

सदस्यता नं.

सिस्ने गाउँपालिकाको कार्यालय,
कर्मचारी कल्याण कोष
कोष जम्मा किताब

कर्मचारीको नाम :

पद :

ठेगाना :

कोष कट्टी शुरु मिति :

महिना	कट्टी रकम				
	बीमा बापत	उपदान बापत	निवृत्तभरण बापत	औषधोपचार बापत	अन्य

अनुसूची - ३

कबुलियतनामा

सिस्ने गाउँ कार्यपालिकाको कार्यालय, रुकुम (पूर्वी भाग) को तहको स्थायी/अस्थायी कर्मचारी म ले कामको लागि कर्मचारी कल्याण कोषबाट रकम सापटी लिनुपर्ने अवस्था भएकोले मैले मिति मा पशे गरेको निवेदनको आधारमा त्यस समितिबाट स्वीकृत भएको रकम रु. (अक्षरेपी) आजका मितिमा बुझिलिए । उक्त रकमको बार्षिक प्रतिशत ब्याज र साँवा रकम दुई वर्ष भित्र चुक्ता गर्नेछु । यदि सो अवधी भित्रमा साँवा तथा ब्याज रकम चुक्ता गर्न नसकेमा मेरो नाममा कल्याण कोषमा जम्मा भएको रकम रोक्का गरी उक्त रकमले नखामे जति मेरो अन्य चल अचल सम्पत्तिबाट असूल उपर गरी लिएमा मेरो मन्जुरी छ । पछि यस सम्बन्धमा हुने कुनै उजुर बाजुर गर्ने छैन भनी यो कबुलियतनामा गरि दिएको छु ।

ल्याप्चे

--	--

दस्तखतः

नाम, थर :

दर्जा :

मिति :

अनुसूची - ४
सापटीको लागि पेश गर्ने निवेदनको ढाँचा

श्रीमान् अध्यक्ष ज्यू,
कर्मचारी कल्याण कोष सञ्चालक समिति,
सिस्ने गाउँ कार्यपालिकाको कार्यालय,
रुकुम (पूर्वी भाग)।

विषय : सापटी रकम उपलब्ध गराई पाउँ ।

प्रस्तुत विषयमा म मिति देखि नियुक्त भई स्थानीय तहमा नियमित रूपमा कार्यरत छु । मलाई कामको लागि रु. (अक्षरेपी) सापटी आवश्यक परेको व्यहोरा अनुरोध गर्दछु । प्रचलित ऐन, नियम तथा निर्देशिका बमोजिम पालना गर्नु पर्ने शर्त पालन गर्न मन्जुर छु भनी कर्मचारी कल्याण कोषबाट सापटी रकम उपलब्ध गराई पाउन आवश्यक कागजात सहित यो निवेदन पेश गरेको छु ।

निवेदक

दस्तखतः

नाम, थर :

दर्जा :

मिति :